

Psa

Chapter 36

Nepali Interlinear

Reference: Nepali ERV

1
אֵין לִבִּי בְּקֶרֶב לְרָשָׁע פְּשָׁע נָאֵם- לְדָוִד יְהוָה לְעַבְדֶּךָ לְמִנְצֶה 1
छैन मेरो-हृदयको भित्रमा दुष्टलाई अपराधको घोषणा दाऊदको परमप्रभुको दास सङ्गीत-निर्देशकको-लागि
H0369 H7130 H7563 H6588 H5002 H1732 H3068 H5650 H5329
עֵינָיו לְנַגֵּן אֱלֹהִים פָּחַד 2
उसको-आँखामा सामुन्ने परमेश्वरको भय
H5048 H0430 H6343

एकजना दुष्ट मानिसले एकदमै दुष्ट काम गर्छ जब त्यो आफैँले आफैँलाई यसो भन्छ, “म न त परमेश्वरसँग डराउनेछु न त परमेश्वरलाई आदर नै गर्नेछु।”

2
לְשָׂא עֵוֹנוֹ לְמַצָּא בְּעֵינָיו אֱלֹוֹיִם הַחֲלִיק כִּי- 2
घृणा-गर्नलाई आफ्नो-अपराध फेला-पार्नलाई आफ्नै-आँखामा आफैँलाई चापलुसी-गर्छ किनभने
H8130 H5771 H4672 H0413

त्यो मानिस आफैँसित झूटो हुन्छ। त्यस मानिसले आफ्नो गल्ती देख्दैन। यसैले उसले क्षमाको याचना गर्दैन।

3
לְהִיטִיב לְהַשְׁכִּיל חָרָל וּמְרֻמָּה אָנוּ פִּי דְבָרַי- 3
र-भलो-गर्न बुद्धिमानी-हुन छोटिसक्यो र-छलकपट दुष्टता उसको-मुखका वचनहरू
H3190 H2308 H4820 H0205 H6310 H1697

उसका शब्दहरू बेकामे झूटहरू मात्र हुन्छन्। त्यो ज्ञानी पनि बन्न सक्दैन अथवा राम्रो कुरो सिक्न सक्दैन।

4
יְמַאֵס לֹא יָעַר טֹב לֹא- הָרָה עַל- יִתְצַב מְשֻׁכָּבוֹ עַל- יִחַשֵׁב וְאָנוּ 4
कहिल्यै त्याग्दैन खराबीलाई राम्रो-होइन जुन बाटोमा त्यो खडा-हुन्छ ओछ्यानमा आफ्नो सोच्छ दुष्टता
H3808 H3808 H1870 H3320 H4904 H2803 H0205

राती उसले दुष्ट योजना तयार पार्दछ। ऊ उठ्छ तर राम्रो काम गर्दैन। तर उसले अधर्म गर्नलाई नाइँनास्ति गर्दैन।

5
שְׁחָקִים עָרָר אֱמוּנָתְךָ חַסְדְּךָ בְּהַשְׁמִים יְהוָה 5
बादलहरूसम्म सम्म तपाईँको-विश्वासयोग्यता तपाईँको-कृपा आकाशमा-छ परमप्रभु
H7834 H5704 H0530 H8064 H3068

हे परमप्रभु, तपाईँको स्नेहपूर्ण करुणा आकाश भन्दा पनि उच्च छ। तपाईँको विश्वसनीयता बादलहरूभन्दा पनि उच्च छ।

6
תּוֹשִׁיעַ וּבְהִמָּה אָדָם רָבָה תְּהוֹם מְשֻׁפְּטִים אֵל מְהַרְרֵי- צְדָקָתְךָ 6
बचाउनुहुन्छ र-पशुलाई मानिस ठूलो गहिराइ तपाईँको-न्याय परमेश्वरका पहाडहरूजस्तो तपाईँको-धार्मिकता
H3467 H0929 H0120 H8415 H4941 H0410 H2042 H6666
יְהוָה 7
परमप्रभु
H3068

परमप्रभु, तपाईँको धार्मिकता सर्वोच्च पर्वत भन्दा पनि उच्च छ। तपाईँको न्याय अगाध समुद्र भन्दा गहिरो छ। परमप्रभु, तपाईँले मानिस र पशुहरूलाई रक्षा गर्नुहुन्छ।

7
יְחַסֵּינֵנוּ כְּנִפְיָךָ בְּצֵל אָדָם וּבְנֵי אֱלֹהִים חַסְדְּךָ יִקַּר מֵה- 7
शरण-लिन्छन् तपाईँका-पखेटाहरूको छायामा मानिसका र-सन्तानहरू परमेश्वर तपाईँको-कृपा बहुमूल्य-छ कति
H2620 H3671 H6738 H0120 H0430 H3368 H4100

तपाईँको प्रिय अनुग्रह भन्दा कुनै चीज पनि बहुमूल्य छैन। मानिस जाति र स्वर्गदूतहरू तपाईँकहाँ सुरक्षाको निम्ति आउँछन्।

8
 תְּשׁוּבָה: עֲדָנִים בֵּיתָם מְדֻשָּׁן יִרְוִן
 पिउनुहुन्छ तपाईंको-आनन्दको र-नदी तपाईंको-घरको बोज्टोबाट तृप्त-हुन्छन्
[H8248](#) [H1880](#) [H7301](#)

परमप्रभु! तिनीहरू तपाईंको घरमा राम्रो चीजहरूबाट नयाँ शक्ति पाउँछन्। तपाईंको आश्चर्यपूर्ण नदीबाट तिनीहरूलाई पिउन दिनु हुन्छ।

9
 אֹר: נֹרָאָה בְּאוֹרָה חַיִּים מְקוֹר עֲמֻן כִּי
 ज्योति देखौं तपाईंको-ज्योतिमा जीवनको स्रोत तपाईंसँग किनभने
[H0216](#) [H7200](#) [H0216](#) [H4726](#)

हे परमप्रभु! जीवनको स्रोत तपाईंबाट बहन्छ! तपाईंके ज्योतिबाट हामी ज्योति पाउँछौं।

10
 לֵב: לִישָׁרִי- וְצַדִּיקָתָךְ לִידְעִי לְחַסְדְּךָ מִשָּׁן
 हृदय सोझा-हृदयवालाहरूमाथि र-तपाईंको-धार्मिकता तपाईंलाई-चिन्नेहरूमाथि तपाईंको-कृपा बढाउनुहोस्
[H3477](#) [H6666](#) [H3045](#) [H4900](#)

हे परमप्रभु, तिनीहरूलाई प्रेम गर्नुहोस् जसले तपाईंलाई साँचो रूपले चिन्छन् अनि जो विश्वासी छन् तिनीहरूको लागि असल काम गरिदिनु होस्।

11
 תְּגַדְּנִי: אֶל- רְשָׁעִים וְיָד- גְּאוּנָה רָגַל תְּבֹאֲנִי אֶל-
 हटाइदिनुहोस् नगराओस् दुष्टहरूको र-हात घमण्डको खुट्टा ममाथि नआओस्
[H5110](#) [H0408](#) [H7563](#) [H3027](#) [H1346](#) [H7272](#) [H0935](#) [H0408](#)

हे परमप्रभु, अहंकारी मानिसलाई मलाई कुल्चिन नसकोस्। दुष्ट मानिसहरूले मलाई घचेटन नदिनु होस्।

12
 קוֹם: יְכַלֵּךְ וְלֹא- תִחַן אֲנִי פְעֻלִי גַפְלוֹ שָׁם
 कहिल्यै तिनीहरू र-उठन-सवदैनन् धकेलिन्छन् दुष्टताको दुष्टता-गर्नेहरू खस्छन् त्यहाँ
[H3201](#) [H3808](#) [H0205](#) [H6466](#) [H5307](#) [H8033](#)

यी चिन्हहरू तिनीहरूका चिहानमा राखी दिनुहोस्: “यहाँ दुष्ट मानिसहरू सुतेका छन्। तिनीहरूलाई धूलो पिठो पारियोस। तिनीहरू फेरि कहिल्यै पनि जाग्न सक्ने छैनन्।”